



जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.
Janautthan Samudayic Laghubitta Bittiya Sanstha Ltd.

Butwal -12, Kalikanagar, Rupandehi, Contact no:- 071-438171

Unaudited Financial Report (Quarterly)
At The End of Second Quarter (30/09/2075) of F/Y 2075/076

(Rs. in '000)

S.N.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending	Remarks
1	Total Capital & Liabilities (1.1 to 1.7)	1,225,454	1,170,225	795,361	
1.1	Paid-up Capital	37,328	32,640	28,800	Call in Advance Rs 85,27,600 from Promoters.
1.2	Reserves and Surplus	49,371	46,619	26,211	
1.3	Debenture and Bond	-	-	-	
1.4	Borrowings	796,473	798,963	542,360	
1.5	Deposits (a+b)	315,084	266,204	181,279	
	a. Domestic Currency	315,084	266,204	181,279	
	b. Foreign Currency	-	-	-	
1.6	Income Tax Liabilities	372	2,027	-	
1.7	Other Liabilities	26,828	23,771	16,711	
2	Total Assets (2.1 to 2.7)	1,225,454	1,170,225	805,361	
2.1	Cash & Bank Balance	77,752	138,518	76,783	
2.2	Money at call and short Notice	-	-	-	
2.3	Investments	-	-	-	
2.4	Loans & Advances (a+b+c+d+e+f)	1,125,461	1,007,312	705,357	
0	a. Real Estate Loan	-	-	-	
0	1. Residential Real Estate Loan (Except Personal Home)	-	-	-	
0	2. Business Complex & Residential Apartment	-	-	-	
0	3. Income generating Commercial Complex Loan	-	-	-	
0	4. Other Real Estate Loan (Including Land Purchase)	-	-	-	
0	b. Personal Home Loan of Rs. 10 million or less	-	-	-	
0	c. Margin Type Loan	-	-	-	
0	d. Term Loan	-	-	-	
0	e. Overdraft Loan / TR Loan / WC Loan	-	-	-	
0	f. Others	1,125,461	1,007,312	705,357	
2.5	Fixed Assets	8,945	9,567	8,189	
2.6	Non Banking Assets	-	-	-	
2.7	Other Assets	13,296	14,828	15,032	
3	Profit and Loss Account				
3.1	Interest income	89,897	42,440	55,035	
3.2	Interest Expense	52,596	24,756	29,820	
A	Net Interest Income (3.1-3.2)	37,302	17,684	25,215	
3.3	Fees Commission and Discount	-	-	-	
3.4	Other Operating Income	16,665	8,411	9,895	
3.5	Foreign Exchange Gain/Loss (Net)	-	-	-	
B	Total Operating Income (A+3.3+3.4+3.5)	53,967	26,095	35,111	
3.6	Staff Expenses	24,409	13,765	15,895	
3.7	Other Operating Expenses	8,120	3,189	4,542	
C	Operating profit Before Provision (B-3.6-3.7)	21,438	9,140	14,674	
3.8	Provision for Possible Loss	9,959	2,834	3,709	
D	Operating profit (C-3.8)	11,479	6,306	10,965	



9	Non Operating Income/Expenses (Net)	-	-	-
10	Write Back of Provision for Possible Loss	1,991	1,128	392
E	Profit From Regular Activities (D+3.9+3.10)	13,470	7,434	11,356
3.11	Extraordinary Income/Expenses (Net)	-	-	-
F	Profit Before Bonus and Taxes (E+3.11)	13,470	7,434	11,356
3.12	Provision For Staff Bonus	1,225	676	1,032
3.13	Provision For Tax	3,674	2,027	3,097
G	Net Profit/Loss (F-3.12 -3.13)	8,572	4,731	7,227
4	Ratios			
4.1	Capital Fund to RWA	8.21%	8.19%	9.54%
4.2	Non Performing Loan (NPL) to Total Loan	2.23%	1.74%	1.48%
4.3	Total Loan Loss Provision to total NPL	108.82%	121.42%	122.52%
4.4	Cost of Funds	9.67%	9.70%	8.38%
4.5	CD Ratio (Calculated as per NRB Directives)	280.12%	291.58%	286.39%

The above figures are subject to change upon otherwise instructions from Statutory Auditors & Supervising Authority.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ को नियम २६ को उपनियम (१) संग सम्बन्धित

आ.व. २०७५/०७६ को दोस्रो त्रैमासिक विवरण

क. त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण :- यस वित्तीय संस्थाको आ. व. २०७५/०७६ को दोस्रो त्रयासमासको नाफा/नोक्सान तथा २०७५ पुस मसान्त सम्मको वासलात सम्बन्धी विवरण यसै साथ संलग्न गरिएको छ ।

(ख) वित्तिय अनुपातहरु

प्रति शेयर आमदानी (वार्षिकीकरण)	मुल्य आमदानी अनुपात	प्रति शेयर नेटवर्थ	प्रति शेयर कुल सम्पत्तिको मुल्य	तरलता अनुपात
५२.५३%	५५.४६	२५९.२६	३,७५४.५०	६.९९%

२. व्यवस्थापकीय विश्लेषण:

(क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आमदानी र तरलतामा कुनै परिवर्तन भएको भए सो को प्रमुख कारण सम्बन्धी विवरण :

कारोवारको वृद्धि संगै संस्थाको मौज्दात, आमदानी र तरलतामा ब्यावस्थापनले अनुमान गरे अनुरूप नै वृद्धि भएको छ ।

(ख) आगामी अवधीको ब्यवसायिक योजना सम्बन्धमा ब्यवस्थापनको विश्लेषणात्मक विवरण :

वित्तीय संस्थाले आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्ने क्रममा संस्थाको कार्यक्षेत्र भित्र पर्ने १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयहरु स्थापना गरी वित्तीय पहुँचबाट वञ्चित समुदायहरुलाई बचत, कर्जा, विप्रेषण तथा सामाजिक उत्तरदायित्व संगै सम्बन्धित विभिन्न सेवाहरु उपलब्ध गराउदै आइरहेको छ । आगामी दिनहरुमा संस्थाले नयाँ कार्यक्षेत्रमा कार्यक्रम विस्तार गर्ने क्रममा वित्तिय सेवाको पहुँच नपुगेको क्षेत्रमा शाखा विस्तार गरी विपन्न तथा पिछडिएका समुदायलाई वित्तिय सेवा प्रदान गर्ने कार्ययोजना बनाएको छ । संस्थाले ग्राहकको चाहाना र आवश्यकतामा आधारित रही विभिन्न खालका योजना सहितको सेवाहरु समय सापेक्ष थप परिमार्जन गर्दै जाने रणनीति लिएको छ । संस्थाले अन्तराष्ट्रिय दातृ संस्था सक्षम वित्तीय पहुँच को सहकार्यमा उर्जा कर्जालाई प्रवर्द्धन गर्ने उदेश्यले जलवायु अनुकूल उर्जा प्रविधिहरुमा सदस्यहरुको पहुँचका लागि लगानी गर्दै आइरहेको छ साथै वित्तीय साक्षरता तथा सीप विकास सम्बन्धि कार्यक्रमलाई थप प्रभावकारी बनाउनको लागि विभिन्न खालका योजनाहरु बनाइएको छ ।

(ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्नसक्ने घटना, अवस्था आदी भएमा सो सम्बन्धि विश्लेषणत्मक विवरण :

बैंक तथा वित्तीय संस्थाहरुले लिने कर्जाको व्याजदरमा वृद्धि, लघुवित्त वित्तीय संस्थाहरुको सख्यात्मक वृद्धि संगै देखिएको अस्वस्थ प्रतिस्पर्धा, कर्जामा दोहोरोपना, दक्ष कर्मचारीको कमी इत्यादिको कारण संस्थालाई पर्ने प्रभावका विषयमा संस्थाले तय गरेको कार्यनीतिका आधारमा व्यवस्थापनको उच्च व्यवस्थापकिय क्षमता र उपयुक्त समयमा उचित निर्णय लिईएकाले हाल सम्म कुनै गम्भीर समस्या व्यहोर्नु परेको छैन ।



कानुनी कारवाही सम्बन्धि विवरण :

- (क) त्रैमासिक अवधिमा संस्थाले वा संस्थाका विरुद्ध कुनै मुद्दा दायर भएको छैन र त्यस्तो कुनै सूचना पनि प्राप्त भएको छैन ।
- (ख) संस्थाको संस्थापक वा संचालकले संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको जानकारी प्राप्त भएको छैन ।
- (ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको छैन ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धि विश्लेषण :

(क) यस संस्थाको शेयरहरु नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई कारोबार भईरहेको छ । शेयरको मूल्य तथा कारोबार बजारले निर्धारण गर्ने हुँदा यस संस्थाको शेयरको मूल्य तथा कारोबार प्रति तटस्थ छ । प्रचलित कानून अनुसार लगानीकर्ता तथा सम्बन्धित निकायहरुलाई उपलब्ध गराउनु पर्ने सूचना तथा जानकारी भने संस्थाले उपलब्ध गराएको छ ।

(ख) नेपाल स्टक एक्सचेन्ज लिमिटेडको वेबसाइट www.nepalstock.com का अनुसार त्रैमास अवधिको शेयर सम्बन्धि विवरण निम्न अनुसारको रहेको छ :

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य	कारोबार दिन	कारोबार संख्या	कारोबार शेयर संख्या
२,९९३	२,४५०	२,९९३	३९	९५७	३,९५५

५. समस्या तथा चुनौतिहरु :

- (क) देशमा लघुवित्त वित्तीय संस्थाहरुको संख्यात्मक वृद्धि संगै लघुवित्त क्षेत्रमा थप अस्वस्थ प्रतिस्पर्धा देखिएको छ ।
- (ख) कर्जा लगानीमा दोहोरोपना तथा कर्जा सदुपयोगितामा ह्रास ।
- (ग) दक्ष जनशक्तिको अभाव
- (घ) अप्रत्यासीत रुपमा सृजना हुन सक्ने प्रतिकूल अवस्था ।

६. संस्थागत सुशासन :

यस वित्तीय संस्थाले संस्थागत सुशासन कायम गर्न विभिन्न नीति नियमहरु तर्जुमा गरी पालना गर्नुको साथै संचालकहरुको आचार संहिता पूर्णरुपमा लागु गरिएको छ । कर्मचारी विनियमावलीमा कर्मचारी आचार संहिताको व्यवस्था गरी सोको पूर्ण रुपमा पालना गरिएको छ । नेपाल राष्ट्र बैंकको नीति, निर्देशन अनुसार नियमित अनुगमनको व्यवस्था गरी सोको कडाईका साथ पालना गर्ने गराउने गरिएको छ । संस्था भित्र लेखा समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी व्यवस्था तथा सेवा सुविधा समिति, सम्पत्ति शुद्धिकरण समिति, आर्थिक निर्देशन समिति, खरीद समिति, पदपूर्ति समिति जस्ता उपसमितिहरु तथा विभिन्न विभागहरु खडा गरी कार्य सम्पादन गर्ने गरिएको छ । यसका साथै बाह्य लेखा परीक्षक, आन्तरीक लेखा परीक्षक नियुक्ति गर्नुका साथै संस्थाको केन्द्रीय कार्यालयमा अनुगमन तथा मूल्याङ्कन विभाग खडा गरी संस्थागत सुशासनलाई चुस्तदुरुस्त बनाउन व्यवस्थापन हरदम प्रयत्नशील रहनुका साथै संस्थाको सुशासनलाई उच्च बनाई राख्न आवश्यकता अनुसारको नीति निर्देशिकाहरुको तर्जुमा गरी कार्यान्वयन गर्न व्यवस्थापन सदैव प्रतिवद्ध रहने छ ।

७. सत्य, तथ्य सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोष :

यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धताका सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायि छु । साथै, म यो उद्घोष गर्दछु की मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सूचित गर्ने तथा निर्णय लिन आवश्यक पर्ने कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।

